

रुन्टीगढी गाउँपालिकाको विनियोजन विधेयक.२०८०

गाउँसभाबाट स्वीकृत मिति : २०८०।०३।१५

रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को सेवा कार्यहरूको जागि स्थानीय सञ्चित कोषबाट केही रकम विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक.

प्रस्तावना:

रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१को सेवा र कार्यहरूको लागी सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले.

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम रुन्टीगढी गाउँ सभाले बा विधेयक बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

(१) यस विधेयकको नाम: रुन्टीगढी गाउँपालिकाको विनियोजन विधेयक २०८० रहेको छ।

(२) यो विधेयक गाउँसभा बाट स्वीकृत भएको मिति देखि प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०८०/०८१ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार

(१) आर्थिक वर्ष २०८०/०८१को निमित्त गाउँ कार्यपालिका वडा समिति विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूचीमा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ६१.५७.००.०००।- अक्षेरूपी (एकसठ्ठी करोड सन्ताउन्न लाख मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम संचित कोषबाट खर्च गर्न सकिने छ ।

३. विनियोजन

(१) यस विधेयकद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८०/०८१को निमित्त रुन्टीगढी गाउँपालिकाको गाउँ कार्यपालिका वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिने छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्येकुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुनेशीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पुजीगत खर्च र वित्तीय व्यवस्थापन तर्फ विनियोजित रकम सावौं भुक्तानी खर्च र व्याज भुनानी खर्च शिर्षकमा बाहेक अन्य चालु खर्च शिर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुतानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिने छ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशतभन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृत लिनु पर्नेछ ।

अनुसुचि-१

(दफा २ संग सम्बन्धित।

नेपालको संविधानको धारा २२९ (२) बमोजिमसञ्चित कोषबाट विनियोजन हुने रकम

क्र. स	अनुदान	शीर्षकको नाम	चालु खर्च	पुजिगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	सामानिकरण र आन्तरीक स्रोत	गाउँ कार्यपालिका	११.०३.६४.०००	२.१४.९७.४४९		१३.७२.९७.४४९
२	सामानिकरण र आन्तरीक स्रोत	बडा कार्यालय	१.७४.७५.०००	६.७५.८९.०००		७.५०.६४.०००
३	सामानिकरण र आन्तरीक स्रोत	विषयगत शाखा	३.०३.००.०००			३.०३.००.०००
४	संघिय सरकारबाट हस्तान्तरित शसर्त अनुदान	संघिय शसर्त अनुदान	२३.२५.००.०००	८०.००.०००		२४.०५.००.०००
५	संघिय सरकारबाट हस्तान्तरित समपुरक अनुदान	संघिय समपुरक अनुदान		१.००.००.०००		१.००.००.०००
६	संघिय सरकारबाट हस्तान्तरित विशेष अनुदान	संघिय विशेष अनुदान		७०.००.०००		७०.००.०००
७	प्रदेश सरकारबाट हस्तान्तरित शसर्त अनुदान	प्रदेश शसर्त अनुदान	६.५०.०००	७५.००.०००		८१.५०.०००
८	प्रदेश सरकारबाट हस्तान्तरित समपुरक अनुदान	प्रदेश समपुरक अनुदान		२.००.००.०००		२.००.००.०००
९	सामानीकरण अनुदान	समपुरक कोष		६०.००.०००		६०.००.०००
१०	आन्तरीक स्रोत	प्रदेश स्थानीय क्षमता विकास	४.००.०००			४.००.०००
११	संघिय सरकारबाट वित्तिय हस्तान्तरिण	सामाजीक सुरक्षा	८.००.००.०००			८.००.००.०००
१२	आन्तरीक स्रोत	अन्य संस्थाबाट प्राप्त	९.८८.५५१			९.८८.५५१
	कुल जम्मा		४७.२६.७५.५५१	१४.३०.२२.४४९	०	६१.५७.००.०००